

प्रस्तावहरू

१. आगामी आ. ब. २०७६/७७ को बजेट सम्बन्धमा ।
२. आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सम्बन्धमा ।
३. खर्च अनुमोदन सम्बन्धमा ।
४. करारका कर्मचारीहरूको म्याद थप सम्बन्धमा ।
५. प्रोत्साहन भत्ता सम्बन्धमा ।
६. योजना संसोधन सम्बन्धमा ।
७. जिल्लास्तरिय राष्ट्रपति कप खेलकुद सम्बन्धमा ।
८. विद्यालय क्षेत्रविकास कार्यक्रम सम्बन्धमा ।
९. यूवा सोरोजगारको नाम संसोधन सम्बन्धमा
१०. सूचना प्रविधि अधिकृतको तलब सम्बन्धमा ।

निर्णय नम्बर १.

प्रस्ताव नम्बर १ माथि छलफल गर्दा आगामी आ. ब. २०७६।७७ को लागि संलग्न आय तथा ब्यय अनुमानको सूचि अनुसारको कुल बजेट रु ४५,१०,७८,३२६लाइ पारित गरि मिति २०७६।०३।२२ गते बस्ने नगरसभको बैठकमा पेश गर्ने निर्णय गरियो ।

निर्णय नम्बर २.

प्रस्ताव नम्बर २ माथि छलफल गर्दा आगामी आ. ब. २०७६।७७ को लागि राजस्व परामर्श समितिको निर्णयबाट प्रस्तावित करको दर र दाएरालाइ समावेश गरि तयार पारिएको आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ लाइ पारित गरि मिति २०७६।०३।२२ गते बस्ने नगरसभको बैठकमा पेश गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ३.

प्रस्ताव नम्बर ३ माथि छलफल गर्दा संलग्न सूचिअनुसारको चालु आ. ब. को सम्पूर्ण खर्च तथा आ. ब. को विचमा संसोधित कार्यक्रम अनुमोदन गरि मिति २०७६।०३।२२ गते बस्ने नगरसभको बैठकमा पेश गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ४.

प्रस्ताव नम्बर ४ माथि छलफल गर्दाहाल करारमा कार्यारत कर्मचारीहरु नगरपालिकाको दैनिक कामकाजकोलागि तत्काल अत्याबसेक भएकोले लोकसेवा आयोगबाट कर्मचारीहरु सिफारिस भइ आएपछि वा अन्य ब्यवस्था भएपछि स्वतः अबकाश हुनेगरि निजहरुको २०७६।०४।०९ देखि ६ महिनासम्मको म्याद थप गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ५.

प्रस्ताव नम्बर ५ माथि छलफल गर्दा देहायका कर्मचारीहरुले यस नगरपालिकाको बृहत्तर विकस र समुन्नतिको लागि तयार पारिएको आ ब २०७६।७७ को नीति तथा कार्यक्रम एवं बजेट निर्माणगर्ने कार्यमा अहोरात्र खटिइ योगदान गर्नुभएकोले निजहरुलाइ खाइपाइ आएको एक महिनाको तलब बराबरको रकम प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरियो ।

१ प्रमुख प्रशासकीय अधिकृत श्री नर बहादुर खड्का

२ उपसचिब प्रा श्रीप्रसाद भट्टराइ

३ इन्जिनिय श्री उत्तम सुवेदी

४ अधिकृत छैठौं लेखा श्री विष्णुहरी न्यौपाने

५ स इ श्री ठाकुरकृष्ण घिमिरे

६ कम्प्युटर अपरेटर श्री संजय पौडेल

७ अधिकृत छैठौं श्री सुर्यप्रसाद पौडेल

निर्णय नम्बर ६.

प्रस्ताव नम्बर ६ माथि छलफल गर्दा मिति २०७६।०२।२२ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चायपानी कुलो तथा बेलबोटे पोखरी निर्माण मध्यनेपाल ९ लाइ रु १००००० (एकलाख)विनियोजन गरिएकोमा चायपानी कुलोको काम तत्काल हुनसक्ने अबस्था नरहेकोले उक्त योजनालाइ संसोधन गरी कोलबोटे पोखरी तथा धारा निर्माण गर्न रु ५०,००० (पचास हजार) उपलब्ध गराइएको कार्यलाइ समर्थन गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ७.

प्रस्ताव नम्बर ७ माथि छलफल गर्दामिति २०७६।०३।२३ गतेबाट यस जिल्लाको सुन्दरबजार नगरपालिकामा संचालन हुनलागेको जिल्लास्तरिय राष्ट्रपति रनिडशिल्ड प्रतियोगितामा यस नगरपालिकाबाट सहभागिहुने खेलाडीहरुको खाना, खाजा, बास तथा अन्य ब्यबस्थापनकोलागि मौजदात रकमबाट रु १,५०,०००।- (एकलाख पचासहजार मात्र) विनियोजन गर्ने र उक्त खेलकुद कार्यक्रमको संयोजन नगरपालिकाको तर्फबाट शिक्षा तथा खेलकुद शाखा प्रमुख श्रीप्रसाद भट्टराइ तथा वडा नं ६ र १० का वडाध्यक्षहरु क्रमश श्री विष्णुभक्त पौडेल र श्री रामचन्द्र भण्डारीले गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ८.

प्रस्ताव नम्बर ८ माथि छलफल गर्दा आ.व. २०७५।७६ को ससर्त अनुदान तर्फको विद्यालय क्षेत्रविकाश कार्यक्रम अन्तर्गत निम्नलिखित कार्यक्रमहरुकालागि देहायका विद्यालयहरु छनोट भएकाले छनोट भएका विद्यालयलाइ कार्यक्रममा तोकिएको देहाय अनुसारको रकम उपलब्ध गराउने निर्णय गरियो ।

उत्कृष्ट सिकाइ उपलब्धि भएका विद्यालयलाइ अनुदान(दुइ विद्यालय- प्रति विद्यालयरु दुइलाख)

- १ श्री भैरवकाली माध्यमिक विद्यालय, दुइपिप्ले
- २ श्री मंगला माध्यामिक विद्यालय, सोतिपसल

कार्यसम्पादनमा आधारित अनुदान (एक विद्यालय- रु पचासहजार)

१ श्री जनमन्दिर माध्यामिक विद्यालय, चिसंखु

निर्णय नम्बर ९.

प्रस्ताव नम्बर ९ माथि छलफल गर्दानगर प्रमुख यूवा सोरोजगारको कार्यक्रम वितरण गरिएको मिति २०७६।०२।२२ को कार्यपालिकाको निर्णय नं. १४मा वडा नं ८ का गोपाल गुरुङ भनिएकोमा निजको नेपाली नागरिकताको प्रमाणपत्रमा नाम हर्कजंग गुरुङ उल्लेख भएकोले गोपाल गुरुङलाइ संसोधन गरी हर्कजंग गुरुङ कायम गर्ने निर्णय गरियो ।

निर्णय नम्बर १०

प्रस्ताव नम्बर १० माथि छलफल गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानिय शासन तथा सामुदायिक विकाश कार्यक्रम (LCDP) कार्यक्रम समन्वय इकाइको च नं १५९ मिति २०७६।०६।१५ र च नं ३९८ मिति २०७५।०९ २९ को पत्रअनुसार सूचना प्रविधि अधिकृतको तलब, चाडपर्व खर्च तथा पोशाक भत्ता बापतको २५ प्रतिशत रकम सम्बन्धित नगरपालिकाले ब्यहोर्नुपर्ने भनिएकोले यस कार्यालयका सूचना प्रविधि अधिकृत आकाश गुरुङको मिति २०७५ साल श्रावण महिनादेखि २०७६ साल असार महिनासम्मको रा प तृतीय श्रेणीका अधिकृतलाइ तोकिएको तलब, चाडपर्व खर्च तथा पोशाक भत्ता बापतको २५ प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरियो ।

आदरणिय नगरसभाका सदस्यज्यूहरु,

अब म निम्नलिखित विषयहरु पारित गरियोस् भनि यस सभा समक्ष प्रस्ताब पेश गर्दछु । यस प्रस्ताबको पक्षमा हुने सदस्यहरुले “हुन्छ” भन्नुहोला र प्रस्ताबो विपक्षमा हुने सदस्यहरुले “हुन्न” भन्नुहोला ।

प्रस्ताब नम्बर १.

मिति २०७६।०२।०६ गतेको पाँचौं नगरसभाले अनुमोदन गरेपछि मिति २०७६ जेठ २२ गते असार १० गते र असार २१ गते बसेको नगरकार्यपालिकाको बैठकबाट गरिएका निर्णयहरु अनुमोदन गरियोस ।

प्रस्ताब नम्बर २.

सभामा प्रस्तुत गरिएको यस नगरपालिकाको आगामी आ. ब. २०७६।७७ को नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयक, २०७६ तथा विनियोजन विधेयक, २०७६ लाइ पारित गरियोस ।

प्रस्ताब नम्बर ३

नगरसभाका सबै सदस्यहरुलाइ तथा सभामा सहयोग गर्ने कर्मचारीलाइ नगरसभाको बैठ बसेको दिनमा यातायात खर्च बापत प्रतिदिन रु १००० (एकहजार) उपलब्ध गराउने ।

उपरोक्त तीनवटै प्रस्ताबको पक्षमा हुने सदस्यहरुले “हुन्छ” भन्नुहोस ।

उपरोक्त तीनवटै प्रस्ताबको विपक्षमा हुने सदस्यहरुले “हुन्न” भन्नुहोस ।

“हुन्न” भन्ने आवाज नआएकोले उपरोक्त दुबै प्रस्ताबहरु सर्वसम्मतिले पारित भएको ब्यहोरा घोषण गर्दछु ।

रमेश कुमार पाण्डे

नगर प्रमुख

मध्यनेपाल नगरपालिकाको छैठौं नगरमभाको उद्घाटन कार्यक्रम

मिति २०७६।०३।२२

नगरसभा दुइसत्रमा संचालन हुने ।

पहिलो- उद्घाटन सत्र

दोश्रो- नीति तथा कार्यक्रम र बजेट प्रस्तुत सत्र

उद्घाटन सत्र

१ अध्यक्षता ग्रहण

मध्यनेपाल नगरपालिकाका आदरणीय नगर प्रमुख श्री रमेश कुमार पाण्डे

२ आसन ग्रहण

- क) प्रमुख अतिथि- गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ज्यू (प्रमुख अतिथि लगायत सबै अतिथिहरुलाइ ब्याच वितरण गरिदिन तथा खादाले लगाएर स्वगत गरिदिन मध्यनेपाल नगरपालिकाका कर्मचारीहरुलाइ अनुरोध गर्ने)
- ख) विशेष अतिथि- नेपाली काँग्रेस जिल्ला सभापति श्री भेषबहादुर पौडेलज्यू
- ग) नगर उपप्रमुख श्री राजकुमार श्रेष्ठज्यू
- घ) अतिथिहरु-
राजनितिक दलका प्रतिनिधीहरु-
ने क पा-

नेपाली काँग्रेस-

अन्य-

ड) वडाध्यक्षहरु

च) कार्यपालिका सदस्यज्यूहरु तथा सबै नगरसभा सदस्यज्यूहरु

छ) बाँकि सबै

३ राष्ट्रिय गान

४ प्रजातन्त्र स्थापनादेखि लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने सिलसिलामा सहादनत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौन धारण

५ स्वागत मन्तब्य- नगर उपप्रमुख श्री राजकुमार श्रेष्ठ

६ नगरसभा उद्घाटन- प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ- गमलामा रहेको विरुवालाइ पानिले सिंचाइ गरेर

७ सुभकामना मन्तब्य-

क) राजनितिक दल-

१

२

ख) अन्य

१

२

८ प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङज्यूलाइ सम्मान तथा मायाँको चिनो प्रदान

९ अन्य अतिथि लाइ मायाँको चिनो प्रदान

१० प्रमुख अतिथीबाट शुभकामना मन्तब्य

११ आफ्नो मन्तब्य सहित उद्घाटन सत्रको समापन-अध्यक्षबाट

नीतितथा कार्यक्रम र बजेट प्रस्तुत

- १ अध्यक्षता ग्रण- नगर प्रमुख श्री रमेश कुमार पाण्डे
- २ उपप्रमुखज्यू ,वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु लगायत सबै नगरसभा सदस्यज्यूहरु को आसन ग्रहण
- ३ सभा समक्ष नीति तथा कार्यक्रम र बजेट प्रस्तुत- नगर प्रमुख रमेश कुमार पाण्डे
- ४ छलफलमा भाग लिने सदस्यहरु
 - क)
 - ख)
 - ग)
 - घ)
- ६ नीति तथा कार्यक्रम, बजेट र आर्थिक ऐन २०७६ तथा विनियोजन ऐन २०७६ लाइ निर्णयार्थ प्रस्तुत
- ७ मन्तव्य सहित सभाको समापन- नगर प्रमुख